



छथर जोरपाटी गाउँपालिका
जोरपाटी, धनकुटा
स्थानीय राजपत्र

खण्ड:६, संख्या:३, मिति: २०७९/०३/२५

भाग-१

छथर जोरपाटी गाउँपालिकाद्वारा प्रकाशित

छथर जोरपाटी गाउँपालिकाको शिक्षा ऐन २०७५, (दोस्रो
संशोधन, २०७९)

छथर जोरपाटी गाउँपालिकाको शिक्षा ऐन, २०७५ (दोस्रो संशोधन, २०७९)

प्रस्तावना:– नेपालको संविधान, २०७२ को धारा २२८ को उपधारा (२) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम छथर जोरपाटी गाउँपालिकाको शिक्षा ऐन, २०७५ लाई कार्यान्वयन गर्न ऐन संशोधन गर्न वाञ्छनीय भएकोले ११ औँ गाउँसभाले यो ऐन जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:– यो ऐनको नाम छथर जोरपाटी गाउँपालिकाको शिक्षा ऐन, २०७५ (दोस्रो संशोधन, २०७९) रहेको छ ।
२. यो ऐन स्थानीय राजपत्रमा प्रकाशन भएको मिति देखि लागू हुने छ ।
३. छथर जोरपाटी गाउँपालिकाको शिक्षा ऐन, २०७५ को दफा ३ को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छ ।
 - (क) माध्यमिक तह भन्नाले कक्षा ९ देखि कक्षा १२ सम्म अध्यापन हुने तह ।
४. मूल ऐनको दफा ३ को खण्ड (ख) को प्रथम हरफ को सट्टा देहायको खण्ड (ख) राखिएको छ ।
 - (ख) आधारभूत तह कक्षा १ देखि ८ सम्म अध्ययन अध्यापन हुने तह ।
५. मूल ऐनको दफा १६ को उपदफा १(ग) को सट्टा देहायको १(ग) राखिएको छ ।
 - १(ग) सामुदायिक विद्यालयको प्र.अ. वा शिक्षकहरु मध्येबाट गाउँकार्यपालिकाले तोकेको दुई जना – सदस्य ।
६. मूल ऐनको दफा १६ को उपदफा १(ङ) को सट्टा देहायको उपदफा १(ङ) राखिएको छ ।
 - १(ङ) समाजसेवी, शिक्षा प्रेमी, चन्दादाताहरु मध्येबाट गाउँकार्यपालिकाबाट मनोनीत एकजना महिला सहित दुई जना – सदस्य ।
७. मूल ऐनको दफा १६ को उपदफा १(झ) को सट्टा देहायको १(झ) राखिएको छ ।
 - १(झ) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत – सदस्य
८. मूल ऐनको दफा १६ को उपदफा १(झ) पछि उपदफा (झ१) थपिएको छ ।
 - (झ१) सामाजिक विकास समितिको संयोजक – सदस्य
९. मूल ऐनको दफा १७ को उपदफा ८ को सट्टा देहायको उपदफा ८ राखिएको छ ।
 - उपदफा ८: गाउँपालिका अन्तर्गतका विद्यालयहरुको निरीक्षण तथा सुपरीवेक्षण गर्न शिक्षा शाखा प्रमुखको संयोजकत्वमा आवश्यकतानुसार तोकिएका कर्मचारीहरु, गाउँ शिक्षा

- समिति,स्थानीय विज्ञ समूह, सम्बन्धित क्षेत्रको वडा शिक्षा समिति लगायतको संयुक्त अनुगमन पदती अपनाइने छ । निजहरुको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुने छ ।
१०. मूल ऐनको दफा १८ को उपदफा १ (घ) को सट्टा देहायको उपदफा १ (घ) राखिएको छ ।
- १(घ) माध्यमिक तह र आधारभुत तहका विद्यालयका प्र.अ. वा शिक्षकहरु मध्येबाट वडाध्यक्षले तोकेको दुई जना - सदस्य
११. मूल ऐनको दफा १९ को उपदफा १ (क) को सट्टा देहायको उपदफा १ (क) राखिएको छ ।
- १(क) वडा समितिको सिफारिसमा तलका खण्ड(ख),(ग) र (घ) बाट निर्वाचित भई आएका व्यक्तिहरुबाट गाउँकार्यपालिकाले तोकेको व्यक्ति - अध्यक्ष
१२. मूल ऐनको दफा १९ को उपदफा (१) पछि देहायको उपदफा (१क) थप गरिएको छ ।
- (१क) उपदफा १ बमोजिम गठन हुने विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ अभिभावक भेला भएको मितिले बढिमा १ महिना भित्र पूर्णता दिई सक्नु पर्नेछ, अन्यथा गाउँकार्यपालिकाले वि.व्य.स. लाई पूर्णता दिन सक्नेछ ।
१३. मूल ऐनको दफा २४ को उपदफा १(ग) को सट्टा देहायको उपदफा १(ग) राखिएको छ ।
- उपदफा १(ग) गाउँपालिकाको शिक्षा अधिकृत वा निजले तोकेको शिक्षा शाखाको सहायक कर्मचारी ।
१४. मूल ऐनको दफा २७ को उपदफा २ पछि उपदफा ३ थप गरिएको छ ।
- उपदफा ३ गाउँ शिक्षा समितिको सिफारिसमा आवश्यकता अनुसार गाउँकार्यपालिकाले दरवन्दी मिलान गर्न सक्नेछ ।
१५. मूल ऐनको दफा ४४ को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छ ।
- खण्ड (ग) सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ. वा शिक्षकहरु मध्ये गाउँकार्यपालिकाले तोकेको दुई जना शिक्षकहरु - सदस्य ।

आज्ञाले

बुकु प्रसाद आचार्य
प्रमुख प्रशासकीय अधिकृत
छथर जोरपाटी गाउँपालिका
जोरपाटी, धनकुटा